

fællesskab • venskab  
samhørighed

valg • selvbestemmelse  
frihed

færdigheder • kompetence  
kunne noget

leg • sjov



# हरेक कार्यको पछाडि एउटा आवश्यकता हुन्छ

शिक्षकहरूका लागि हातेपुस्तिका  
फिल्मका लागि पूरक सामाग्री

---

शिक्षकहरूले घर र विद्यालयमा प्रयोग गर्न सकिने अन्यास  
कार्य, सुन्धान र खेलहरू

निःशुल्क अन्यासहरू



# हरेक कार्यको पछाडि एउटा आवश्यकता हुँदै शिक्षकहरूका लागि हातेपुस्तिका फिल्मका लागि पूरक सामाग्री

## विषय सूची

यस हातेपुस्तिकाको बारेमा

१

### शिक्षकका लागि अभ्यासहरू

- तपाईंको आफ्नै आत्मविकासका लागि

१. स्व-समानुभूति	४
२. केवल सुन्नुहोस्	४
३. आवश्यकतामा ध्यान केन्द्रित गर्ने	५
४. सम्बन्धमा ध्यान केन्द्रित गर्ने	५
५. शारीरिक हिंसात्मक व्यवहारलाई सम्हाल्ने	६
६. प्रशंशा गर्ने	६
७. आफ्नो हेरचाह गर्ने	७
८. स्व-पुनरावलोकन	८
९. अनुभुती र आवश्यकताका भाषाहरूको अभ्यास	९

### कक्षाकोठाका लागि अहिंसात्मक सञ्चार

- तपाईंको विद्यालयमा शान्तिको संस्कृतिका लागि सघाउन

१. आवश्यकताका शब्दहरूसँग परिचित हुने	१०
२. अनुभुतीहरू र आवश्यकताहरू पता लगाउने	११
३. रिससँग सम्बन्धित खेल - हाम्रो रिसलाई अझ राम्रोसँग बुझने	११
४. पीडादायी शब्दहरूलाई अनुवाद गर्ने	१२
५. रणनीतिको पछाडि लुकेका आवश्यकताहरूको अनुमान गर्ने	१३
६. पूरा भएका आवश्यकताको उत्सव मनाउने	१३
७. आवश्यकतासँग बारम्बार भुक्तिकर्ता कार्य र रणनीतिहरू	१३

### अभ्यासका लागि थप सामाग्रीहरू :

अभ्यासका लागि सूची	१५
अनुभुतीहरूको सूची	१६
आवश्यकताहरूको सूची	१७

# यस हातेपुस्तिकाको बरेमा

आशा छ, उक्त फिल्म हेरिसकेपछि त्यहाँको कक्षाकोठामा गरिएको अभ्यासलाई व्यवहारमा लागुगर्ने विचारले तपाईंहरु उत्साहित हुनुहुन्छ । यदि त्यस्तो विचार हो भने, यो हातेपुस्तिका तपाईंहरुका लागि हो । यस हाते पुस्तिकामा रहेका खेलहरु, अभ्यास र विधिहरुलाई दुई भागमा बाडिएको छ :

पहिलो भाग तपाईं शिक्षकहरुको प्रयोगको लागि हो जसबाट तपाईंहरुले फिल्ममा शिक्षकहरुले कक्षाकोठामा प्रयोगगरि देखाइएका केहि तौरतरिकाहरु सिक्न र अभ्यास गर्न सक्नुहुन्छ । ती मध्ये धेरै जसो तपाईंहरुको विद्यार्थीसँग अन्तरक्रिया कसरी गर्ने भन्ने बारेमा र काम गर्ने अवस्थासँग सम्बन्धित छ । तैपनि यो तरिका वयस्क व्यक्तिहरुसँगको अन्तरक्रियाका लागि पनि उपयुक्त छ । त्यसैले आफ्ना विद्यार्थीहरुसँग यसको प्रयोग गर्नुभन्दा पहिले आफ्ना सहकर्मी र मित्रहरुसँग प्रयोग गर्न म सुझाव दिन्छु ।

दोस्रो भाग बालबालिकाहरुको सिकाइमा केन्द्रित छ । यसमा भएका खेल र अभ्यासहरु तपाईंले आफ्ना विद्यार्थीहरुमा साना समूह बनाएर अथवा पूरै कक्षालाई सँगै राखेर प्रयोग गर्न सक्नुहुन्छ । यसले उनीहरुलाई उपयुक्त उमेरसमुह सुहाँउदो सिपहरु सिकेर अपनाउन मदत गर्दछ ।

माथिका दुवै भागको सुझावहरुमा समानता समेत रहेको छ । यी दुवैभागका अभ्यासहरु मिलेर तपाईंको विद्यालयमा मैले भन्ने गरेको “शान्तिको संस्कृति” सुरु गर्ने मार्ग तयार गर्न सधाउदछ ।

कुनै पनि भगडा वा द्वन्द्वलाई एकअर्कामा राम्रो सम्बन्धको जग बनाउने गरि समाधान गर्न सिक्नु सजिलो र छिटो प्रक्रिया पक्कै होईन । कुनै बेलामा आएर तपाईंलाई महशुस हुनेछ कि अहिंसात्मक सञ्चारको प्रक्रिया त्यस्तो कुनै अनुभवी व्यक्तिसँग सिक्न पाए हुन्यो जसले यसलाई प्रयोग पनि गर्न जानेका हुन्छन् । त्यस्तो अवस्थामा अलखआयचन मा गएर आफूलाई पायक पर्ने अहिंसात्मक सञ्चारका तालिमका बारेमा थाहा पाउन सक्नुहुन्छ । म तपाईंहरुलाई मार्सल रोजेनबर्गको '**Non Violent Communication: A Language of Life**' पढ्न सुझाव पनि दिन्छु । यसैबीच म आशा गर्दू यो हातेपुस्तिकाले तपाईंहरुलाई कक्षाकोठामा अहिंसात्मक सञ्चारका सिद्धान्तहरु अपनाउन केही तरिका र प्रेरणा प्रदान गर्नेछ ।

अहिंसात्मक सञ्चारको महत्वपूर्ण अङ्ग भनेकोनै आफ्नो र अरुको आवश्यकताहरुको पहिचान गर्ने प्रक्रिया हो । जब हाम्रो संवाद आवश्यकताहरुमा आधारित भएर हुन्छन् तब हामी कुराकानीको आनन्द धेरै लिन सक्छौं । यहाँ “आवश्यकता” भन्नाले बाट्य कुराहरु, निश्चित व्यक्ति तथा तोकिएको क्रियाकलापहरुलाई भन्न खो जेको नभएर विश्वव्यापी हाम्रा आन्तरिक आवश्यकताहरु (जस्तै : सुरक्षा, सम्मान, हेरचाह, बुझाइ...) लाई भन्न खोजिएको हो जसले मानविय व्यवहारहरलाई निर्देशित गरिरहेको हुन्छ ।

**जब तपाईं यो अभ्यासहरु प्रयोग गर्न सुरु गर्नुहुन्छ**

जब तपाईं यो अभ्यास आफ्ना विद्यार्थीहरु सँग प्रयोग गर्न सुरु गर्नुहुन्छ, तपाईंलाई अफ्यारो महसुस हुनसक्छ र

यो प्रक्रियाले काम गरिरहेको छ भन्ने अनुभूति हुननै अलि समय लाग्न सक्छ । जब विद्यार्थीहरुलाई उनीहरुको आवश्यकता तपाईंको लागि साच्चै नै महत्वपूर्ण छ भन्ने विश्वास गर्न थाल्नेछन्, तब यो प्रक्रिया अझै बढी प्राकृतिक र सजिलै प्रवाह हुने खालको देखिनेछ । तपाईंले बालबालिकाहरुलाई बुझ्नुहुन्छ र उनीहरुको आवश्यकतालाई ध्यान दिनुहुन्छ भनेर मात्र पुरदैन । उनीहरुले विश्वास गर्नु अगाडिनै यसलाई आफ्नै लागि भएको देख्नु र अनुभव गर्नपर्दछ । त्यसैले हाम्रा अभ्यासहरुमा हामी वयस्क व्यक्ति र बालबालिकाको विचमा हुने सम्बन्धलाई बढी नै ध्यान दिन्छौ ।

साथै, यही सिद्धान्त र अभ्यासहरु हाम्रो अरु मानिसहरु सँग हुने अन्यखालको सम्बन्धहरुमा पनि प्रयोग गर्न सकिन्छ । 'विद्यार्थी' तथा 'बालबालिका' भन्ने शब्दहरुको ठाँउमा मैले 'अभिभावक', 'सहकर्मी', 'तपाईंको आफ्नै बालबच्चा', 'तपाईंको साथी', 'शिक्षा मन्त्री' वा अरु कोही प्रयोग गर्न पनि सक्यौ ।

यो हातेपुस्तिका फिल्म "Behind every action there is a need" सँगै प्रयोग गर्न बनाईएको हो र उक्त फिल्म निःशुल्करूपमा यो लिङ्गमा उपलब्ध छ ।

[www.kommunikationforlivet.dk/GB/Schools/NVC-film](http://www.kommunikationforlivet.dk/GB/Schools/NVC-film)

यसमा रहेका अभ्यासहरुमा तपाईंले यो फिल्म हेरिसक्नुभएको छ भन्ने सोचिएको छ । केहि अभ्यासहरुमा अनुभुती कार्डहरु र आवश्यकता कार्डहरु प्रयोग गरिन्छ, जसलाई माथि उल्लेखित वेबसाईटबाट डाउनलोड गर्न सकिन्छ ।

यहाँका सबै अभ्यासहरु मध्येमा सबभन्दा महत्वपूर्ण अभ्यास भनेको नै : आवश्यकताहरुको पहिचान गर्नु हो ।

मलाई आशा छ तपाईंलाई यो काम पहिचान गर्दा रमाइलो हुनेछ ।

न्यानो अभिवादन,  
क्रिस्टेन क्रिस्टेनसेन  
जानकारी : यो पुस्तिकाको प्रातिलिपि निसङ्गोच निकाल्दा र बाढँदा हुन्छ ।

# अनुवादको तर्फबाट

यो हातेपुस्तिका नेपाली भाषामा ल्याउन पाउँदा म असाध्यै खुसी छु । यस पुस्तिका "हरेक कार्यको पछाडि एउटा आवश्यकता हुन्छ" ("Behind every action there is a need") नामक फिल्म सँगै प्रयोग गर्न मिल्ने गरि तयार गरिएको हो । उक्त फिल्म "द्वन्द्व अथवा भैगडाहरु हाम्रो जीवनको हटाउनै नसकिने प्रक्रिया हो" भन्ने धारणा मा आधारित भएर तयार गरिएको छ । र त्यस्ता द्वन्द्व अथवा भैगडाहरु बुझ्ने र सामना गर्ने विधिहरुको बारेमा ती फिल्महरुमा उल्लेख छ । साथै हामीले विस्तृत अवलोकन गरेर तथ्यहरु तथा द्वन्द्व अथवा भैगडाहरुका पछाडि लुकेका आवश्यकताहरुमा आधारित भएर द्वन्द्वात्मक अवस्थालाई र चनात्मक पनि बनाउन सकिन्छ । द्वन्द्वहरुलाई रचनात्मक बनाउन र शान्तिपुर्वक जीवनयापनका लागि आजको समयमा अहिंसात्मक सञ्चार (NVC) विश्वव्यापी प्रचलित विधि भएको छ । हामी प्राय विद्यालयमा हुने विभिन्न प्रकारको हिसाका घटनाहरु सुनिरहेका हुन्छौ । र विगत केहि वर्षहरुमा सरो कारवालाहरुबाट विद्यालयलाई शान्ति क्षेत्र बनाउनु पर्ने धारणाहरु निरन्तर व्यक्त भईरहेका छन् । तसर्थ विद्यालयहरुमा अहिंसात्मक सञ्चार (NVC) विधिको प्रयोगबाट शान्तिपुर्ण सिकाईको वातावरण बनाउन सकिन्छ । त्यसअवस्थामा यो हातेपुस्तिका र साथमा रहेका फिल्महरुले शिक्षकहरुले व्यवहारमा द्वन्द्वहरुमा कसरी काम गर्ने र विद्यालयमा शान्तिको संस्कृती तथा सामूदायिक भावनाहरु कसरी अभिवृद्धिगर्ने बारेमा जानकारीहरु दिनेछन् ।

फिल्महरु निशुल्क रूपमा यी लिंकहरुमा हेर्न सकिन्छ :

[www.kommunikationforlivet.dk/GB/Schools/NVC-film](http://www.kommunikationforlivet.dk/GB/Schools/NVC-film)

[www.filmkompagniet.dk/english](http://www.filmkompagniet.dk/english)

[www.arcanalysis.com.np](http://www.arcanalysis.com.np)

<https://nepalinvc.wordpress.com/>

अरु धेरै जना साथीहरुको साथ र सहयोग विना यो हातेपुस्तिका र फिल्महरु नेपाली भाषामा रूपान्तरण गर्न सम्भव थिएन जसले मलाई चाहिएको सहयोग गर्नुभयो । प्रशंशा सिम्बडा र प्रियंका कापरले धेरैपटक यसको पाण्डुलिपी लेख्ने, फिल्ममा प्रयोग भएका वाक्यहरु युनीकोड नेपालीमा टाईप गर्ने काममा मलाई सघाउनु भएको छ । दीपिका राणाले यसको सम्पादन गर्नमा सघाउनु भएको छ । उहाँले सान्दर्भिक र धेरैनै सुभावहरु समेत दिनुभएको छ । सम्भन्न बलामीले फिल्ममा सबटाईटलहरु राख्ने काममा सघाउनु भएको थियो । र यो हातेपुस्तिकाको डिजाइनमा सघाउन आमोग धाख्वाले दिनुभएको योगदानको लागि म आफै लाई धन्य ठान्दछु ।

न्यानो अभिवादन सहित,

राजिब तिमल्सिना

आर्क ईन्साइट एण्ड एनालाईसिस | [info@arcanalysis.com.np](mailto:info@arcanalysis.com.np) | [www.arcanalysis.com.np](http://www.arcanalysis.com.np)

# शिक्षकका लागि अभ्यासहरू

## - तपाईंको आफ्नौ आत्मविकासका लागि

कृपया शुरु गर्नु भन्दा अगाडि पृष्ठ १ मा रहेको 'यस हातेपुस्तिकाको बारेमा' पढ्नु होला!

### १. स्व-समानुभूती

यदि तपाईं आफू र आफुले गरिरहेको कामबाट निराश र असन्तुष्ट हुनुहुन्छ भने ।

केहि पटक लामो सास लिनुहोस् र आफुलाई सम्भाउनुहोस् कि तपाईं आफ्नो आवश्यकता पूरा गर्नका लागि अहिले भएका मध्ये सबैभन्दा राम्रो काम गर्दै हुनुहुन्छ । आफूलाई यस अवस्थामा महत्वपूर्ण लागे का ३/५ आवश्यकताहरु पहिचान गर्नुहोस् (सूचिको लागि हातेपुस्तिकाको पछाडी हेन्होस) । ती आवश्यकताहरुले आफ्नो चेतना कम्तिमा एक मिनेट भन्नुहोस् । यति गरुन्जेल लामो गहिरो सास आदानप्रदान गर्दैरहनुहोस ।

यदि तपाईं यसरी एक तनावमुक्त स्थितिमा पुग्न सक्नुहुन्न भने सुनाइको अभ्यास गर्नका लागि आफ्नो सहकर्मीको सहयोग लिनुहोला ( २ नम्बरमा रहेको अभ्यास हेन्होला) ।

यो अभ्यास सुन्दा धेरै सजिलो लाग्छ तर यसको परिणाम उल्लेखनीय हुन्छ । गहिरो श्वासप्रश्वासले तपाईंलाई आफू र आफ्नो मान्यतालाई सहज रूपमा स्वीकार्न मदत पुऱ्याउँछ । यसले तपाईंहरुलाई तपाईंको र अरुको अन्य आवश्यकताहरु समेत पूरा गर्नका लागि सम्भावित मौका तथा ठाँउ बनाउन सहयोग गर्दछ । यसबाट तपाईंले अर्को पल्ट कसरी फरक तरिकाले कुनै कार्य गर्न सकिन्छ भन्ने अझ जान्न सक्नुहुन्छ ।

### २. केवल सुन्नुहोस्

यदि कोही अर्को व्यक्ति धेरै निराश, क्रोधित वा दुःखी छ भने

अरु केही कुरा वा काम नगरी, त्यस व्यक्तिलाई केही मिनेटसम्म सुनिरहनुस, बरु वेला वेलामा उसले बोले को केही शब्दहरु तपाईंले के सुनिरहनु भएको छ त्यहिनै दोहोराएर भन्नुहोस (सक्रिय सुनाई) । आफ्नो शारीरिक हाउभाउबाट आफ्नो उपस्थिति देखाउनुहोस् - आफ्नो शरीरलाई आरामदायि अवस्थामा राख्नुहोस, लामो तथा गहिरो सास लिनुहोस र आँखाको सिधा सम्पर्क कायम राख्नुहोस । यो क्रियालाई अगाडीको व्यक्तिले हल्का महश्स गरेर उसको भनाई कम गर्दै नगएसम्म र उक्त व्यक्तिलाई त्यस समयमा महत्वपूर्ण लागेको सबै कुरा बताईसकेको तपाईंलाई अनुमान नभएसम्म गरिराख्नुहोस । साधारणतया यो काम

तपाईंले सोचेको भन्दा चाँडै नै हुनेगर्दछ ।

तपाईंले कसैको क्रोध र उदासीपन तुरुन्त हटाउन पक्कै पनि सक्नुहुन्न तापनि उनीहरुको कुरा सुनिदिएर मात्र पनि तपाईंले उनीहरुको आधारभूत आवश्यकताहरु पूरा गर्न योगदान दिईरहनुभएको हुन्छ जस्तै उनीहरुको उपस्थिति देखिनु, उनीहरुको कुरा सुनिनु तथा उनीहरुलाई बुझिनु । यस अभ्यासले तपाईंहरु दुवैलाई सहज स्थानमा त्याईपुऱ्याएको हुन्छ । विद्यालयहरुमा हुने यस्तो अवस्थितिमा तपाईंले प्राय गरेर विद्यार्थीहरुकाका पूरा नभएका आवश्यकताहरु बारे सुन्नुहुनेछ ।

### ३. आवश्यकतामा ध्यान केन्द्रित गर्ने

जब कुनै बालबालिकाले तपाईलाई मन नपर्ने कुनै कुरा भन्दैन वा गर्दैन

अनुभुतीहरु र आवश्यकताहरुको सूची आफुसँग लिनुहोस् । उक्त बालक अथवा बालिकासँगै बस्नुहोस् र तपाईलाई मन नपर्ने त्यस खालको प्रतिक्रिया दिएर खासमा उक्त बालक वा बालिकाले आफ्नो कुन एक वा धेरै आवश्यकताहरु पूरा गर्न खोजेका हुन पत्ता लगाउने कोसिस गर्नहोस् । आवश्यकताका शब्दहरु प्रयोग गरी उक्त बालक वा बालिकालाई बुझन खोजनुहोस् । सायद तपाईले धेरै कुरा बोल्नैपर्दैन, केवल आफ्नो उपस्थिति र स्वीकार्यता देखाउनुहोस् । त्यसैगरी त्यो बालक वा बालिकाको व्यवहारबाट तपाईंको आफ्नो कुन आवश्यकतालाई चुनौती गर्यो भन्ने पनि पहिचान गर्नहोस् । तपाईले आफ्नो र त्यस बालक वा बालिका दुवैको आवश्यकताहरु पत्ता लगाईसकेपछि अब के कुराले दुवैलाई सन्तुष्टि हुन्छ भन्ने तर्फ ध्यान केन्द्रित गर्नहोस् ।

त्यसपछि उक्त बालक वा बालिकालाई उसले कसरी अरुलाई हानि नगर्ने गरी आफ्नो आवश्यकतालाई पूरा गर्ने भनेर तरिका तथा निर्देशन सिकाउनुहोस् । सबै पक्षलाई मान्यहुने खालको कार्यहरु खोजनुहोस् । जब हामीलाई अरु मानिसको व्यवहारहरुले प्रभावित पारेको हुन्छ जुन हामीलाई मन पर्दैन, त्यस्तो बेला 'अहिलेको कुरामा मात्र केन्द्रित हुने' भनेको ज्यादै कठिन काम हो । आफ्नोबारेमा पूरा ध्यान दिई धैर्यतासँग अभ्यास गर्नहोस् ।

यदि यो अभ्यास बारम्बार दोहोराउनु भयो भने बालबालिकाहरुलाई आफूले प्रस्तुत गरेका कुराहरु स्विकार्य हुन्छ भन्ने कुराको विस्वास हुन्छ । बदलामा यसले लागि अभ आरामदायी र शान्त सिकाईको वातावारण सिर्जना गर्न सहयोग गर्दै ।

### ४. सम्बन्धमा ध्यान केन्द्रित गर्ने

जब तपाई आफ्नो विद्यार्थीसँग राम्रो सम्बन्ध र बुझाइको चाहना राख्नु हुन्छ ।

विद्यार्थीलाई भन्नुहोस् कि उसको के कुरा केकस्तो भैरहेको छ भनेर बुझनका लागि तपाई उसँग कुरा गर्न

चाहनुहुन्छ । उसले के कस्ता कुरा अनुभव वा अनुभुति गरिराखेको छ भन्ने कुरा सोच्नुहोस् वा अनुमान लगाउनुहोस् । तपाईंले आफ्नो सहयोगका लागि अन्तिममा रहेको अनुभुतीहरुको सूची पनि प्रयोग गर्न सक्नुहुन्छ । उसको कुरालाई सुन्नुहोस् र उसले भनेका कुराहरु तपाईंले के सुन्नु भयो सकेसम्म सहि तरि काले त्यहिनै पुनः दोहोन्याउनुहोस् । सँगसँगै आवश्यकता सूची पनि हेन्होस् र उसले वर्णन गरेका कुरामा कुनकुन आवश्यकताहरु पूरा नभएका होलान पत्ता लगाउनुहोस् । दुवैजनाले होस भनेर चाहेको कुराहरु गर्नुहोस् र दुवै जनाले मिलेर सँगै गर्न सक्ने सम्भावित कुराहरुको बारेमा छलफल गर्नुहोस जसले तपाईं दुवैलाई सहयोग गर्न सक्छ ।

यो अभ्यासको उपलब्धि भनेको तपाईंहरु दुवै विच राम्रो सम्बन्ध कायम हुन सघाउछ र उसलाई तपाईंले उसको जीवनका अनुभवहरुलाई पनि ध्यान दिनुहुन्छ भन्ने अनुभूति हुन्छ ।

#### ५. शारीरिक हिंसात्मक व्यवहारलाई सम्हाल्ने

जब कुनै विद्यार्थीलाई आफैलाई वा अरुलाई चोट पुऱ्याउनबाट तथा कुनै सम्पतिमा क्षति पुऱ्याउनबाट बचाउन तपाईंले बल (सुरक्षात्मक) प्रयोग गर्नक हुन्छ ।

उक्त विद्यार्थी शान्त नभएसम्म र उसले उसको कुरा अरुले बुझेको आभास नभएसम्म पर्खनुहोस् (माथि २ नं.को अभ्यास हेन्होस्) ।

त्यसपछि तपाईंले आफ्नो अधिको बल प्रयोगबाट के कस्तो आवश्यकताहरु पुरा गर्न खोज्नुभएको हो त्यसको व्याख्या गर्नुहोस् । उदाहरणका लागि : ‘म तिमीहरु दुवैजना सुरक्षित होउन भन्ने चाहन्थै ।’ उक्त बालक वा बालिकाको प्रतिक्रिया सुन्नुहोस् र त्यसलाई स्वीकार्न्होस्, तर आफ्ना आवश्यकताहरुको पहिचान गर्न नभुल्नुहोस । आवश्यकपरेमा स्व-समानुभूतीको ( माथिको १ नं. अभ्यास ) प्रयोग गर्नुहोस् ।

यहाँ यस अभ्यासको उद्देश्य भनेको तपाईंको उक्त बालक वा बालिकासँग सम्बन्ध रहिरहने मौका बढाउने हो जसले भविष्यमा हुनसक्ने ढन्ढहरुलाई सजिलै समाधान गर्न सघाउनेछ ।

#### ६. प्रशंसा गर्ने

जब कुनै बालक वा बालिकाले तपाईंलाई मनपर्ने कुरा भन्छन वा गर्द्धन ।

कुनै एकले आज बोलेको वा गरेको एउटा कुरा सोच्नुहोस् जुन तपाईंलाई मनपन्यो ।

त्यसपश्चात तपाईंको कमितमा एउटा अनुभुती र त्यस बालक वा बालिकाको व्यवहारबाट पूरा भएको तपाईंको कमितमा एउटा आवश्यकता पत्ता लगाउनुहोस् । आफ्नो अनुभुती र प्रशंसा व्यक्ति गर्नुहोस् । याद राख्नुहोस् कि यो उसको कामबाट तपाईं वा तपाईंलाई रमाईलो लागेको कुरा व्यक्ति गर्ने हो, उसको बारे

मा भन्ने, र अवश्य पनि उसको मूल्याङ्कन गर्ने वा सिधै वयान गर्ने होइन । त्यसैले यसलाई “कस्ती राम्री” (good girl) वा “चलाख बाबु” (clever boy) भनेर मूल्याङ्कन गर्नु भन्दा पनि तपाईं आफुले आफु भित्र के महशुस गर्नुभयो अथवा उसले गरेको कार्यले तपाईंको जीवनमा के रमाईलो अनुभुती गरायो भन्ने कुरा सुनाउनुहोस ।

उदाहरणको लागि :

(६-७ वर्ष उमेरका सँग) : “तिमीले आफ्नो साथीसँग कुरा गरेको तरिका मलाई ज्यादै मनपन्यो ।”

(१५ वर्षभन्दा माथि उमेरका सँग) : “तिमीले आफ्नो र अरुको आवश्यकताहरु सँगसँगै ध्यानमा राखेको मलाई ज्यादै मनपन्यो ।”

यसरी प्रशंसित हुन पाउनु धेरै जसो विद्यार्थीका लागि नौलो र दुर्लभ अनुभूति हो र यसले उनीहरुलाई तपाईंको उपस्थितिलाई सहज रूपमा लिन मदत गर्छ । यसले गर्दा उनीहरु तपाईंसँग अझ धेरै कुराहरुमा संवाद गर्न ईच्छुक हुन सधाउछ, जब केहि भैहाल्छ, तपाईंलाई चित्त नबुभने कुरा भएपनि किनकि उनीहरु तपाईंसँगको राम्रो सम्बन्धमा विश्वास गर्नेछन ।

तपाईंले उसको बारेमा मात्र प्रशंसा गरेको भए यस्तो उपलब्धि आउने थिएन किनभने त्यस्तो वेलामा तपाईंले आफुलाई उनीहरु भन्दा माथि राखेर उसलाई कहिले उ सहि वा गलत थियो वा कहिले उ राम्रो वा नराम्रो थियो भनेर मूल्याङ्कन गर्नुहुन्छ ।

सजाय र पुरस्कार तथा प्रशंसा र दोषारोपणबाट आउने प्रभावका बारेमा थप जान्नका लागि अहिंशात्मक सञ्चारको बारेमा मार्सल रोजेनबर्ग द्वारा लिखित “Nonviolent Communication: A Language of Life” नामक पुस्तक हेन्होला ।

## ७. आफ्नो हेरचाह गर्नुहोस्

यदि तपाईं अहिले भैरहेको केही कुराको बारेमा दुखी हुनुहुन्छ र तपाईंलाई थाहा छैन कि त्यो अवस्था कसरी फरक हुन सक्दछ ।

एउटा कल्पना गर्ने समय निकालेर तपाईं आफु बालबालिकाहरुसँग कस्तो बनेर प्रस्तुत हुन चाहनुहुन्छ भन्ने बारेमा सोच्नुहोस् ।

- तपाईंको कल्पना (सपना) के हो ?
- तपाईं सामान्यतया अरुले ( अरु बालबालिकाहरु र वयस्क व्यक्तिहरु समेत हुँदा) के गरेको मन पराउनुहुन्छ जसले तपाईंको जीवन अझ सुन्दर बनाउनेछ ?
- त्यस्ता कार्यहरुले तपाईंको कुन आवश्यकताहरु पुरा गर्दछ ?

तपाईंलाई आफ्नो कल्पना (सपना) को बारेमा कुनै नोटकापिमा चित्र वा विश्लेषणका साथ लेख्न मन पर्न सक्छ । यदि तपाईंले आफ्नो कल्पना (सपना)हरु सुनाउन मिल्ने अरु कोहि व्यक्ति वा साथीहरु भेट्नु भए भनै राम्रो । व्यक्ति छान्दा ध्यान पुऱ्याउनुहोला, किनकी धेरै व्यक्तिहरु तपाईंले के गर्ने भनेर बताउन, समस्या कसरी सुल्खाउने भनेर उपाय सुनाउन वा मूल्याङ्कन गर्न हतारो गर्द्धन जबकी तपाईं त्यसका लागि पुरै तयार भैसकेको हुनुहुदैन । सुन्ने व्यक्तिलाई तपाईंले आफ्नो कुरा कसरी सुनियोस भन्ने चाहेको हो भनि बताउन नहिचकिचाउनुहोस् - किनकी एउटा राम्रो श्रोता पाँउनु भयो भने तपाईंलाई आश्चर्य लाग्न सक्छ । तपाईंलाई सुन्ने व्यक्तिले तपाईंको कुरा दोहोराओस् भन्ने चाहनुहुन्छ, ताकी उसले के सुनेको रहेछ भन्ने थाहा होस् ? वा उसले तपाईंको काँधमा एउटा हात राखेर आफू साथ भएको महसुस गराए हुन्थ्यो जस्तो लाग्छ ? त्यो क्षणमा तपाईंलाई के चाहिन्छ, त्यो भन्नुहोस् ।

तपाईं आफ्ना आवश्यकताहरु र चाहनाहरुसँग गहन रूपमा नजिकिंदै जाँदा तपाईंका अनुभुतीहरु पनि सोहि अनुरुप बदलिदै गएका छन कि छैनन भन्ने ख्याल गर्नुहोस् ।

तपाईं जस्तै अरुसँग पनि उस्तै अनुभुती र सपनाहरु हुन्छन् भनेर थाहा पाउनु भएपछी तपाईं आश्चर्यै चकित पर्नुहुनेछ वा खुसीको महशुस गर्नु हुनेछ र आफूलाई एकलै सम्भन्नु हुने छैन ।

## ८. स्व-पुनरावलोकन

तपाईंको आफ्नो सिकाइ सँगै तपाईं कहाँ पुग्नु भएको छ भनि चाल पाउने ।

तलका प्रश्नहरु ख्याल गर्नहोस् र त्यसका केहि जवाफहरु लेख्नुहोस् :

- उक्त फिल्ममा शिक्षकले के गर्न वा भन्नु हुन्छ जसले गर्दा विद्यार्थीहरुलाई आफ्नो समस्या लिएर उहाँका आउँनमा सजिलो बनाउदछ ? (उनीहरुको सुरक्षित हुने तथा विश्वास गर्ने आवश्यकताहरु पुरा गरेर ।)
- म शिक्षक भएर के गर्दा वा भन्दा बालबालिकाहरुलाई मसँग आफ्नो समस्या सुनाउन असजिलो बनाउछ तथा मैले उनीहरुलाई त्यसको समाधानमा सधाउन सक्छु भनेर विश्वाश हुँदैन ?
- मैले शिक्षक भएर के गर्दा वा भन्दा मेरा विद्यार्थीहरुलाई मसँग आफ्नो समस्या सुनाउन सजिलो बनाउछ र मैले उनीहरुलाई त्यसको समाधानमा सधाउन सक्छु भनेर विश्वाश हुन्छ?
- यो फिल्म हेर पछि, मैले एक शिक्षकको रूपमा आफूलाई के कुरा फरक तरिकाबाट गर्न मन लागेको छ ?
- फिल्ममा देखेको कुन चाहि विधि मैले आफ्नो कक्षामा लागू गर्न सक्छु ? त्यो विधि अपनाएर के प्राप्त गर्ने मेरो आशा छ ?
- मैले मेरो सहकर्मी साथीहरुसँग र विद्यालय प्रशासनसँग सहकार्य गरेर “विद्यालयमा शान्तीको संस्कृति” विकास गर्ने के गर्न सक्छु ?



## ९. अनुभुती र आवश्यकताका भाषाहरूको अभ्यास

नोटकापिमा उतार्ने ।

एउटा महत्वपूर्ण अभ्यास भनेको दैनिक कुराकानीहरू तथा कार्यहरू समापन वा समिक्षा गर्दा तपाईं आफ्नो र अरुको अनुभुतीहरू र आवश्यकताहरू हरेक दिन पहिचान गर्ने कार्य हो ।

त्यसैले म तपाईंहरूलाई एउटा नोटकापिमा टिपेर राख्न सुझाव दिन्छु, त्यसमा हरेक दिनको मुख्य घटनाहरू लेख्नुहोस् । यस हातेपुस्तिकाको अन्त्यमा भएको सूचिको सहयोग लिएर अनुभुती र आवश्यकताहरूको पहिचान गर्न्होस् । त्यसको भोलिपल्ट उक्त घटनामा संलग्न अरु व्यक्तिहरू (विद्यार्थी, सहकर्मी, वा अभिभावक कोहि) लाई केही भन्न सक्ने कुरा छन कि भनी सोच्नुहोस् ।

# कक्षाकोठाका लागि अहिंसात्मक संचार

- तपाईंको विद्यालयमा शान्तिको संरक्षण विकास गर्नका लागि

**बालबालिकाहरुसँग गरिने खेल तथा अभ्यासहरु**

(जिन मोरिसोन र क्रिस्टिन किडको Kids GROK Games, groktheworld.com बाट प्रेरित )

यो अभ्यास सबै विद्यार्थीसँग अथवा सानो समूहमा गर्न सकिन्छ । यसको मुख्य उद्देश्य बच्चाहरुलाई आफ्नो अनुभुतीहरु र आवश्यकताहरुको पहिचान गर्न र व्यक्त गर्न सिकाउनु हो ।

यो अभ्यासका लागि तपाईंलाई अनुभुतीहरु र आवश्यकताहरु भएको फ्ल्यासकार्ड चाहिनेछ । यो कार्डलाई <http://www.kommunikationforlivet.dk/GB/Schools/NVC-film> बाट डाउनलोड गरी प्रिन्ट गरेर लेमिनेट गरी विद्यालयमा राख्न सक्नुहुन्छ । यी कार्डहरु दुई सेटमा छन् । साना बालबालिकाहरुको लागि चित्र सहितको थोरै शब्दहरु र ठूला बालबालिकाहरुका लागि चित्र बिनाका धेरै शब्दहरु भएका कार्ड । यी कार्डहरु कक्षाकोठामा सजाएर राख्न सुझाव दिन्छन् । यसो गर्दा बच्चाहरुलाई यसको बानी पर्छ र चाहिएको बेलामा उनीहरुको अगाडि हुन्छ ।

## १. आवश्यकताका शब्दहरुसँग परिचित हुने

आवश्यकताका कार्डहरु टेबल अथवा भुँडमा फैलाउनुहोस् । बालबालिकाहरुलाई कार्डहरु हेरेर आफूलाई आजको लागि महत्वपूर्ण लाग्ने कुनै एक कार्ड टिप्प भन्नुहोस् । (उनीहरुले त्यो कार्ड कक्षामा अरुको अगाडि अलि पछि देखाउनुपर्ने कुरा उनीहरुलाई भन्नुहोस् ।) एउटै कार्ड दुई जनाले पनि टिप्प अवश्य सक्नेछन् । त्यसरी एकआपसमा बाँडन मिल्ने तरिका मिलाउनुहोस् अथवा त्यस्तै अरु कार्डहरु बनाउनुहोस् ।

अब बच्चाहरुलाई पालै पालो आफ्नो कार्ड एक अर्कालाई देखाउन लगाउनुहोस् र छनोट गरेको आवश्यकता उनीहरुको लागि सामान्य के अर्थ लाग्छ भनि बताउन लगाउनुहोस् र किन त्यो आवश्यकता आज उसलाई महत्वपूर्ण लागेको हो बताउन लगाउनुहोस् । (पहिले नै स्पष्ट भनिदिनुहोस् कि कसैलाई बताउन मन नलागेमा कुनै कर हुनेछैन ।)

यो अभ्यास छुटैरुपमा गर्न वा आजको दिनमा बालबालिकाहरुका लागि के महत्वपूर्ण छ अथवा विद्यालयमा तथा कक्षकोठामा हुँदा के अनुभुती गरिरहेका छन भनि छलफल सुरु गर्नका लागि पनि उपयोग गर्न सकिन्छ।

## २. अनुभुतीहरु र आवश्यकताहरु पत्ता लगाउने

- एउटा बालक वा बालिकाले खेलाडीको रूपमासुरु गर्दैन ।
- खेलाडीले प्रत्येकले तीन-तीनवटा अनुभुती र आवश्यकता कार्डहरु पाँउने गरि बाडनेछन् ।
- अब खेलाडीले आफ्नो जीवनमा भएको एउटा घटना (सुखद वा दुःखद) बताउनेछन् जसमा सकेसम्म मूल्याङ्कन तथा मनोगत धारणाहरु नराखी तथ्यगत अवलोकनहरु हुनेछन् ।
- उसले कथा बताउने समय एक मिनट भन्दा कमको राख्नुपर्नेछ ।
- अरु सहभागीहरुले अनुभुतीका कार्डहरु हेरेर त्यसबाट खेलाडीको अनुभुतीसँग मिल्ने एक वा दुई कार्ड खो ज्ञान । र त्यो कार्ड पालैपालो सबैले खेलडीलाई देखाउदै “के तिमीले/तपाईंले ..... अनुभुती गरिरहेको हो ?” भनेर सोध्दैन । खेलाडीले सबैको कुरा सुन्छन तर केही पनि बोल्दैनन ।
- एक दुईपल्ट यसो गरिसकेपछी खेलाडीले आफ्नो घटनासँग मिल्ने दुई वा तीन कार्ड लिन्छ र बाँकी कार्डको प्याकेटमा फिर्ता राख्दैन ।
- त्यसपछी अरु सहभागीहरुले आवश्यकताका कार्डहरु हेरेर खेलाडीको आवश्यकतासँग मिल्ने कार्ड खोज्ञान । त्यो कार्ड पालैपालो सबैले खेलडीलाई देखाउँछ र माथिको जस्तै विधिबाट “के तिमीलाई/तपाईंलाई ..... आवश्यकता छ, हो ?” भनेर सोध्दैन । खेलाडीले सबैको कुरा सुन्छ तर केही पनि बोल्दैनन ।
- खेलाडीले सबैभन्दा मिल्ने कार्ड छान्छन् । त्यसपछी खेलाडीले आफूलाई अरुले सुनेको र बुझेको आभास भयो कि भएन भनेर बताउन लगाइन्छ ।
- अब कार्डहरु फेरी कोहि अर्को बालबालिकाको लगिन्छ जो खेलाडी बनेर खेल चाहन्छन् ।

## ३. रिससँग सम्बन्धित खेल - हाम्रो रिसलाई अभ राम्रासँग बुझने

खेलाडीले आफूलाई रिस उठने परिस्थितिको बारेमा सोच्छ ।

खेलाडीले सबैले सुन्ने गरी भन्दैस् “यो परिस्थितिमा मलाई रिस उठ्छ, र म आँफैलाई भन्छु मैले यो गर्नहुन्छ, त्यो गर्नहुँदैन । (त्यो जे पनि हुन सक्छ, जस्तै: तिमीले मलाई कराउनु हुँदैन । तिमीले अर्को समूहका लागि हौसला प्रदान गर्नपर्यो ।)

आवश्यकता कार्डहरु अरु सहभागीलाई बाडनुहोस् र उनीहरुलाई पालैपालो खेलाडीको अन्तरनिहित आवश्यकताको अनुमान गर्न लगाउनुहोस् । एकपटकमा एउटा मात्र । यसका लागि निम्न संरचनामा बोल्न सकिन्छ :

के तपाईंलाई .....को आवश्यकताले गर्दा रिस उठेको हो? (आवश्यकता कार्डको प्रयोग गरेर उपयुक्त शब्दले खाली ठाउँ भर्ने)

अनुमानित कार्डहरुलाई खेलाडीको अगाडि राखिन्छ । एक दुई पटक पछी खेलाडीले आफ्नो परिस्थितिलाई मिल्ने आवश्यकता कार्ड छान्छन् । यसलाई उसले यसरी भन्न सक्छन, “मलाई रिस उठ्छ, जब मेरो मलाई

कसैले बुझिदियोस भन्ने आवश्यकता पुरा हुदैन ।”

रिस बाहेक दुःख, डर आदि जस्ता अरु अनुभुतीहरु पनि आउन सक्छन भन्ने कुराको ख्याल राख्न नविर्सनुहोस ।

#### ४. पिडादायि शब्दहरूलाई अनुवाद गर्ने

यसको उद्देस्य हामीले मूल्याङ्कन तथा आलोचना गर्दा ती शब्दहरूले अरु मानिसहरूलाई पिडादायि महशुस गराउने भएकोले त्यस्ता शब्दहरूलाई अनुभुती र आवश्यकताका अभिव्यक्तिको रूपमा अनुवाद गराउनु हो ।

उदाहरणका लागि, तपाईंलाई कुनै मानिसलाई “तिमी आज ज्यादै नै हल्ला गरिरहेका छौ ।” भन्न मन लागे को बेलामा यदि तपाईंले “ अहिले मलाई दिक्क लागिरहेको छ, किनभने मलाई यँहा शान्ति सँग चुपचाप बस्नुपर्ने छ । ” भन्नु भयो भने त्यो अर्को मानिस सँग राम्रो सम्बन्धमा कुरा हुन सक्छ ।

- यस खेलमा एक खेलाडीले यो हातेपुस्तिकाको पछाडि ४ नं. अभ्यासको लागि सुचि भनेर दिईएको आलो चनात्मक मूल्याङ्कनका वाक्यहरु मध्येबाट एउटा छानेर समूहको सबैजनालाई पढेर सुनाउछन् ।
- अरु सबै सहभागीहरको अगाडि अनुभुतीहरु र आवश्यकताहरुका कार्डहरु बाडिएको हुन्छ ।
- त्यहा भएका बालबालिकाहरूले अगाडि भएका कार्डहरूबाट दुईओटा कार्डहरु छान्छन् जसमा खेलाडीको अहिलेको अनुभुती र आवश्यकतालाई वर्णन गर्न सकिन्छ । त्यसपछी पालैपालो गरी खेलाडीको अधि ती कार्डहरु राखेर खेलाडिलाई सोध्ने, “के तिमीलाई.....को आवश्यकता परेर .....यस्तो महसुस भईरहेको छ हो ?”
- खेलाडीले हरेक सुभावहरूलाई तीन तरिकाले उत्तर दिन सक्छन :

  - “हो, मलाई रिस उठिरहेको छ, किनभने मलाई आदर र ध्यान दिइयोस भन्ने आवश्यकता छ, ।”
  - “हो, म रिसाएको छु तर मेरो आवश्यकता भनेको मेरो कुरा सुनियोस भन्ने हो ।”
  - “होइन म रिसाएको छैन, तर मलाई पीडा छा।” (यस्तो प्रतिकृया आउँदा नयाँ आवश्यकताको अनुमान गर्नका लागि समुहकै अर्को व्यक्ती तर्फ लाग्ने)

**दृष्टान्त:** यो अभ्यास सही उत्तर पाईयोस भन्ने बारेमा होइन, बरु अनुभुती र आवश्यकताहरुको कस्तो खालको रहिछन भनि पहिचान गर्न खोज्नु हो ।

- एक दुई पटकको अभ्यास पछि, खेलाडीले आफ्नो लागि छानिएका कार्डहरु हेर्ड्न र त्यसबेलाको आफ्नो अनुभुती र आवश्यकताहरु सँग मिल्ने ३-६ कार्डहरु छान्छन् । त्यसपछी खेल अर्को व्यक्तिसँग खेलिन्छ ।

## ५. रणनीतिको पछाडि लुकेका आवश्यकताको अनुमान गर्ने

एकजना खेलाडीले आफ्नो अगाडि नदेख्ने गरि घोप्टो पारि राखिएको आवश्यकताका कार्डहरूबाट एउटा कार्ड थुतेर अरुहरूले देख्ने गरी तर आफूले नदेख्ने गरी उठाएर राख्दछन् ।

अब अरु सहभागीहरूले त्यस कार्डमा भएको शब्दको प्रयोग नगरिकन, त्यो आवश्यकता पुरा कसरी गर्न सकिन्छ, भनि उदाहरण दिन्छन् । अर्को शब्दमा भन्नु पर्दा उक्त आवश्यकता पुरा गर्ने प्रयोग गर्न सकिने रणनीतिहरु बताउने ।

त्यसका आधारमा खेलाडीले करिब ४-५ पटक त्यो आवश्यकताको अनुमान गर्ने कोशिश गर्द्धन । यदी अनुमानसफल भएन भने उसले कार्ड पल्टाएर हेर्न सकिन्छ । अन्त्यमा केहीवेर रणनीतिका बारेमा छलफल गर्नहोस् ।

## ६. पूरा भएका आवश्यकताको उत्सव मनाउने

खेलाडीले अरु सहभागीहरले नदेख्नेगरी एउटा आवश्यकता कार्ड उठाउँछन् र त्यो आवश्यकता पूरा हुँदाको अवस्था कस्तो अनुभव हुन्छ भनेर वर्णन गर्द्धन । अब अरु सहभागीहरूले त्यो आवश्यकता के हो भनेर प्रश्नको रूपमा अनुमान गर्ने प्रयास गर्द्धन ।

यदी सहभागीहरूले अनुमान गरेको आवश्यकता कार्डमा भएको सँग आसय मिल्दछ तर ठ्याकै मिल्दैन भने खेलाडीले सहि अनुमान नभएसम्म “हुन त हो र मैले अर्को आवश्यकताको बारेमा पनि सोचिरहेको छु ।” भन्न सक्नेछन् । यदि तोकिएको समयसम्म मानौ दुई मिनट भित्र कसैले सही अनुमान लगाउन सकेनन भने खेलाडीले कार्ड सबैलाई देखाउँछ र अरुको पालो आउँछ ।

## ७. आवश्यकतासँग बारम्बार भुक्तिकने कार्य र रणनीतिहरु

आवश्यकताहरु सार मा मात्र हुन्छन् र आवश्यकताहरूले एउटा कुनै विशेष व्यक्ति वा कार्यहरूलाई बुझाउँदैन । कुनै एउटा आवश्यकतालाई पूरा गर्न अपनाउन सकिने उपाय/माध्यमहरु नै रणनीती हुन् । यो दुई वीचको भिन्नता देखाउन सक्नु अहिंसात्मक सञ्चारको एउटा आधारभुत सीप हो जसले हामीलाई आवश्यकताहरु पुरा गर्न सकिने अरु धेरै तरिकाको छनौटको अवसर दिन्छ ।

हामीलाई आवश्यकता र रणनीती वीचको फरक प्रष्ट पार्नमा भुक्त्याउने एउटा कुरा भनेको दिनहुँको बोलिचालीको भाषामा हामीले “मलाई ..... आवश्यक छ ।” भनेर कुरा गर्दा खासमा हामीलाई चाहिएको भनेर बताइएको आवश्यकताहरु वास्तविक आवश्यकताहरु नै होइनन । उदाहरणको लागि, “मैले धेरै पैसा कमाउनु आवश्यक छ ।”, यसो भन्दा यसमा पैसा कमाउनु आवश्यकता नभएर पैसा अन्य



वास्तविक आवश्यकताहरु जस्तैः सुरक्षा, आवास, मनोरञ्जन लगायतका अन्य आवश्यकताहरु पूरा गर्न लिइएको एउटा रणनिती हो ।

वास्तवमा, “मलाई आवश्यकता छ” भनेर कुनै कुरा बताईरहदा” तिमी/उनी/उहाँहरु आदि तथा यसो गर्नलाई जस्ता शब्दहरु जोडिने गरिन्छ जसले हामीलाई हाम्रो आफ्नो आवश्यकताहरु भन्दा परपर लगिरहे को हुन्छ र हामीहरु आवश्यकताको बारेमा नभएर रणनितीहरुको बारेमा कुरा गरिरहेका हुन्छौ ।

यो क्रियाकलापले सल्लाह दिइएको रणनितीहरुका पछाडि अन्तर्निहित वास्तविक आवश्यकताहरु पहिचान गर्न अभ्यास गराउँदछ ।

खेलाडीले यस हातेपुस्तिकाको यस पछिको पृष्ठमा दिइएको ७ नं अभ्यास खेलका लागि तयार सूचीबाट आफूलाई मिल्ने एउटा वाक्य छान्नेछन वा त्यस्तै खालको आफै एउटा वाक्य बनाउनेछन ।

अब सबै सहभागीहरुले सुन्ने गरी त्यस वाक्यलाई भन्नेछन । र अनय सहभागीहरुले आफुसँग भएका आवश्यकताहरुको सुचीबाट उसलाई कुनकुन मिल्दै भनि अनुमान गर्नेछन ।

उदाहरणका लागि : “मलाई तिमी चुप लाग्नु आवश्यक छ ।” वाक्य हो भने सम्भावित आवश्यकताहरु सुरक्षित रहनु, आदर चाहनु, हेरचाहगर्नु, शान्ति र चुपचापरहनु हुनसक्छन् ।

यो खेल यसरी नै अरु खेलाडीहरुसँग खेलाउनुहोस र उहि तरिकाले अगाडि बढाउनुहोस् ।

## अभ्यासका लागि थप सामार्थीहरु

अभ्यास नं. ४ को खेलका लागि आलोचनात्मक मूल्यांकनका सूची :

### पिडादारी शब्दहरुको अनुवाद गर्ने

- १) तिमी धेरै हल्ला गर्दौ / तिम्रो स्वर निकै चर्को छ ।
- २) हामी कुन खेल खेल्ने भन्ने कुरा जहिले तिमी नै निर्णय गर्न चाहन्छौ ।
- ३) तिमी मेरो कुरा कहिले सुन्दैनौ ।
- ४) तिमी किन फेरी ढिलो आयौ ?
- ५) तिमी सँगको समस्या के हो भने तिमी .....(जस्तै अल्झी/मुख्य) छौ ।
- ६) तिमी जहिले मलाई नै भन्दौ ।
- ७) तिमी किन अरु जसरी आफ्नो पालो कुर्न सक्दैनौ ?
- ८) तिमी कहिले पनि सिक्दैनौ ।

### अभ्यास नं. ७ को खेलका लागि आवश्यकताका शब्दहरुसँग बारम्बार भुक्तिकनेकार्य/रणनितीहरुको लागि वाक्यहरुको सूची

- १) म तिमी शान्त भएर बस्नु आवश्यक छ ।
- २) तिमीले मलाई सुन्नु मेरो आवश्यकता हो ।
- ३) मलाई यसमा सहयोग गर्न तिम्रो आवश्यकता छ ।
- ४) मलाई धेरै पकेट खर्चको आवश्यकता छ ।
- ५) मलाई अहिले तिमीबाट त्यो बल लिनु आवश्यक छ ।
- ६) मेरो आवश्यकता भनेको तिमीले मेरो फोन चलाऊन रोक्नु हो ।
- ७) तिमीले मलाई अझै धेरै आदर गर्नु वा दयालु हुनु आवश्यक छ ।
- ८) मेरो आवश्यकता तिमीहरु सबै जना समय मै आऊनु हो ।
- ९) मलाई एक जोर नयाँ जिन्स प्यान्ट आवश्यक छ ।

## अनुभुतीहरूका सूची

आपनो आवश्यकता पूरा भएको अवस्थामा कस्तो अनुभुतीहरु आउछन भनी वर्णन गर्ने शब्दहरु

जीवन्त	उत्साहित	आशावादी
अचम्मित	उत्तेजित	उल्लासित
छक्क	अनुमानित	गर्व गर्नु
शान्त	गौरवान्वित	पुनः विश्वस्त
हर्षित	आभारी	आरामदायक
प्रतिबद्ध	खुशी	तनावमुक्त
उत्सुक	उत्प्रेरित	सुरक्षित
प्रसन्नता	इच्छुक	सन्तुष्टि
लालायित	उत्साहित	शक्तिशाली
संलग्न / आबद्ध	प्रभावित	आस्चर्यचकित

आपनो आवश्यकता पूरा नभएको अवस्थामा कस्तो अनुभुतीहरु आउछन भनी वर्णन गर्ने शब्दहरु

डराएको	त्रसित	हड्डबडाएको
क्रोधित	रिसले चुर	बैचैन
अन्योलमा परेको	दोषी	दुःखी
उदास	पीडीत	काप्नु
चिन्तित	अधैर्य	स्तब्ध
निरास हुनु	तटस्थ	तनाव
बेखुसी	भोकँ चलेको	थकित
लज्जित	डाह / ईर्ष्या	असजिलो
खाली / शुन्य	एक्लोपन	अप्रसन्न
आक्रोशित	दयनीय	चिन्तित / पिरोलिनु

## आवश्यकताहरूको संकी

आवश्यकताहरू सारयुक्त हुन्छन जसले एउटा विशेष व्यक्ति वा तोकिएको कार्यहरूलाई जनाउदैन ।  
**आवश्यकतालाई बुझाउन सक्ने केहि सम्भावित शब्दहरू**

स्वीकारिनु	भावनात्मक सुरक्षा	परिपाटी/क्रमिकता
साहसिक काम	समानुभूती	सहभागिता
प्रशंसा	समानता	शान्ति
आधिकारिक	निष्पक्षता	खेल र रमाइलो
स्वायत्तता	काल्पनिकता	अनुमान गर्न सकिने
सन्तुलन	प्रतिक्रिया	हेरचाह गर्नु
सुन्दरता	प्रवाह	आश्वासन
स्वामित्व	खाना र पानी	पहिचान
हेरविचार	स्वतन्त्रता	मनोरञ्जन
उत्सव	मित्रता	सम्मान
चुनौती	कोमलता	आराम
परिवर्तन	सद्भाव	बचाव
स्पस्टता	इमान्दारिता	सुरक्षा
सामिप्यता	आशा	आत्म-सम्मान
समुदाय	प्रभाव	यौन अभिव्यक्ति
ममता/मायालु/अनुकम्पा	प्रेरणा	आवास
क्षमतावान	सत्यनिष्ठा	स्वतः स्फुर्तता
आत्मविश्वास	सिकाई	संरचना
सम्बन्ध	प्रकाश र हावा	मदत र सहयोग
विचार	माया	देखिनु र सुनिनु
योगदान	आसय	जीवनको समृद्धिका
साभेदारि	शोकाकुल	लागि
सृजनात्मकता	गतिविधि	छुवाई
सजिलोपन	आपसी/पारस्परिक	विश्वास
प्रभावकारिता	खुलापन	बुझाई
		न्यानोपन

fællesskab • venskab  
samhørighed

valg • selvbestemmelse  
frihed

færdigheder • kompetence  
kunne noget

leg • sjov



## हरेक कार्यको पछाडि एउटा आवश्यकता हुन्छ

यो पुस्तिकाको अंग्रेजी सस्करण Danish Association for Life-Enriching Communication (LIVKOM) ले र नेपाली अनुवाद Arc Insight and Analysis ले प्रकाशनमा ल्याएको हो । यो पुस्तक शिक्षकहरूलाई आफैले अहिंसात्मक संचारको अभ्यास गर्नमा सहयोग गर्न बनाइएको हो ।

**LIVKOM** एक गैरनाफामुलक संस्था हो जसले मार्सल रोजेनवर्गद्वारा विकसित अहिंसात्मक संचारको प्रचारप्रसार गर्दछ । डेनमार्कमा स्थित यस संस्थाले विभिन्न देशमा रहेका प्रशिक्षकहरूसँगसँगै मिलेर काम पनि गर्दछ । आर्क इन्साइट एण्ड एनालाईसिस (Arc Insight and Analysis) काठमाण्डौ स्थित सामाजिक तथा समसामायिक विषयवस्तुहरूमा अध्ययनअनुसन्धान गर्ने एउटा संस्था हो ।

लेखक र निर्माता: क्रिस्टेन क्रिस्टेनसेन, प्रामाणित प्रशिक्षक, सेन्टर फर ननभाइलेन्ट कम्युनिकेशन  
[www.cnvc.org](http://www.cnvc.org)

Kristen@livkom.dk | Tel (+45) 40 35 09 55, डेनमार्क

अङ्ग्रेजी भाषामा अनुवाद र सम्पादन: ग्राहम टिमिन्सस् [www.therightword.info](http://www.therightword.info)  
भावना र आवश्यकता कार्डहरूको चित्रण: सुरा हार्ट र भिक्टोरिया किन्डल होइसनको 'Respectful Parents, Respectful Kids' (आदरणीय अभिभावक, आदरणीय बालबालिका) बाट  
प्रारूप: सेकिता रूबेकसेन, [sekita@livkom.dk](mailto:sekita@livkom.dk)

नेपाली अनुवाद: राजिब तिमल्सिना, [rajib.timalsina@gmail.com](mailto:rajib.timalsina@gmail.com)

आर्क इन्साइट एण्ड एनालाईसिस, [www.arcanalysis.com.np](http://www.arcanalysis.com.np)

नेपाली अनुवाद सहयोगी : प्रशंसा सिम्बडा / प्रियंका कापर

सम्पादन सहयोगी : दीपिका राणा

यो हातेपुस्तिका निशुल्क हेर्न वा डाउनलोड गर्नका लागि

[www.kommunikationforlivet.dk/GB/Schools/NVC-film](http://www.kommunikationforlivet.dk/GB/Schools/NVC-film)

[www.arcanalysis.com.np](http://www.arcanalysis.com.np)

